

कार्यविधि संख्या :-

००७



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रसूती सट्टा शिक्षक व्यवस्थापन कार्यविधि, २०७५

नगर कार्यपालिकाबाट स्वीकृत मिति :-	२०७५/०४/२०
प्रमाणीकरण मिति :	२०७५/०४/२१
स्थानीय राजपत्रमा प्रकाशित मिति :	२०७५/०५/०४

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका

खोटाङ

१ नं प्रदेश

नगर शिक्षा नियमावली २०७४ को परिच्छेद ११ दफा ६२ उपदफा १९ अनुसार यस नगरपालिकाबाट पदपूर्ति हुने प्रसूती सट्टा शिक्षक व्यवस्थापन कार्य विधि २०७५

## परिच्छेद १

### प्रारम्भिक

#### १. संक्षिप्त नाम र प्रारम्भ:

- क) यो कार्यविधिको नाम: “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रसूती सट्टा शिक्षक व्यवस्थापन कार्यविधि, २०७५” हुनेछ ।
- ख) यो कार्यविधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कार्यपालिकाबाट स्वीकृत भई प्रमाणित भएको मितिबाट लागु हुनेछ ।

#### (२) परिभाषा: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

- क) “प्रसूती सट्टा शिक्षक” भन्नाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका शिक्षिका प्रसूती हुंदा दिने ९८ दिनका लागि राखिने शिक्षिकालाई बुझ्नु पर्दछ ।
- ख) “समिति” भन्नाले विद्यालय व्यवस्थापन समितिलाई सम्झनु पर्दछ ।
- ग) “जगेडा कोष” भन्नाले सट्टा शिक्षकको पारिश्रमिक व्यवस्थापन गर्न नगरपालिकाबाट आर्थिक व्यवस्थापन गर्न खडा गरिएका आर्थिक कोष सम्झनु पर्छ ।
- घ) “छनोट समिति” भन्नाले प्रसूती शिक्षकको सट्टामा शिक्षण गर्न शिक्षक छनोट गर्ने समितिलाई सम्झनु पर्छ ।

#### (३) उद्देश्य: यस कार्यविधिको देहाय बमोजिमका उद्देश्यहरू रहेका छन्:

- १. विद्यालयको पठनपाठनलाई निरन्तरता दिन ।
- २. महिलामैत्री सहयोगात्मक अवस्था सिर्जना गर्न ।

## परिच्छेद २

### प्रसूती सट्टा शिक्षक व्यवस्थापन विधि

#### (४) प्रसूती विदा स्वीकृत गर्ने सम्बन्धमा:

१. नगर शिक्षा नियमावली अनुसार प्रसूती विदा लिन चाहने शिक्षिकाले प्रसूती हुनु अगावै वा प्रसूति अवस्थामा स्वास्थ्य संस्थाबाट सिफारिस पुर्जा सहित वि.व्या.स.मा निवेदन दिनु पर्नेछ ।
२. सो निवेदनका आधारमा २ वटा सन्तान सम्मका लागि वि.व्या.स.ले नगर शिक्षा शाखाको सिफारिसमा विदा स्वीकृत गर्न सक्नेछ ।

#### (५) सट्टा शिक्षक अनुमती सम्बन्धमा:

१. विदा स्वीकृत गरेको जानकारीका साथमा वडा शिक्षा समितिको सिफारिस सहित नगर शिक्षा शाखामा शिक्षक व्यवस्थापनको लागि विद्यालयले अनुमती माग गर्नुपर्नेछ ।
२. नगर शिक्षा समितिको सिफारिसमा नगर शिक्षा शाखाले शिक्षक छनोट समिति मार्फत प्रक्रिया पुरा गरी शिक्षक छनोट गरी सिफारिस गर्नेछ ।

#### (६) सट्टा प्रसूती शिक्षक छनोट समिति:

- |                               |              |
|-------------------------------|--------------|
| क. नगरपालिकाको उपप्रमुख       | - संयोजक     |
| ख. नगर शिक्षा अधिकृत          | - सदस्य      |
| ग. सम्बन्धित विद्यालयका प्र.अ | - सदस्य सचिव |
- समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।

#### (७) छनोटका प्रक्रिया:

१. विद्यालयले ३ दिन को म्याद राखी कम्तिमा सम्बन्धित तह उत्तिर्ण गरेको योग्य नागरिकको निवेदन आह्वान गर्नेछ ।
२. विद्यालयले आवेदकहरूको आवेदन संकलन गरी नगर शिक्षा शाखामा पेश गर्नुपर्नेछ ।
३. उक्त आवेदन नगर शिक्षा शाखाले छानविन गरी आवेदन स्वीकृत गरी परीक्षा समितिमा पेश गरी छनोट समितिबाट सट्टा शिक्षक छनोट गर्नेछ ।

(द) छनौटका आधारहरु: छनौट गर्न २ मापदण्ड अपनाइनेछ ।

- क) १. शिक्षण अनुभव— १.५ (२ वर्ष सम्म भए १ सो भन्दा माथि भए १.५)
२. योग्यताको श्रेणि— १.५ (प्रथम १.५, द्वितीय १, तृतीय .५)
३. दलित वा अल्पसंख्यक —१
४. विवाहित— १
- ख) १. अन्तरवार्ता— १०

(९) समय अवधि:

सट्टा शिक्षकको कार्य अवधि ९८ दिन हुने छ । तर सो अवधि भित्र हिउंदा, वर्षे तथा दशैं तिहार जस्ता लामो विदा पर्न गएमा उपस्थित दिनको मात्र पारिश्रमिक पाउने छ । र अन्य तिन दिन भन्दा कमको विदा परे सो दिन काम गरे सोसरह मानिनेछ ।

(१०) सट्टा शिक्षक व्यवस्थापन कोष:

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक प्रसूती सट्टा शिक्षक व्यवस्थापन कोष खडा गरिने छ ।

(११) पारिश्रमिक: प्रसूती सट्टा शिक्षकले देहाय वमोजिमको पारिश्रमिक पाउनेछ ।

१. प्राथमिक तह १५ हजार
२. नि.मा.वि. तह १८ हजार
३. मा.वि.तह २१ हजार
४. उच्च मा.वि.तह २४ हजार

(१२) परीक्षा समितिको बैठक:

आवश्यकता अनुसार परीक्षा समितिको बैठक बस्नेछ । तर सट्टा शिक्षक छनौट गर्दाको बखत कम्तिमा २ वटा बैठक बस्नु पर्नेछ ।

**(१३) बैठक भत्ता:**

परीक्षा समितिलाई शिक्षक छनोट गर्दा बसेको २ बैठकको पारिश्रमिक विद्यालयले उपलब्ध गराउनु पर्नेछ ।

**(१४) प्रचलित कानून लागू हुने:**

प्रसूती सट्टा शिक्षक व्यावस्थापन सम्बन्धमा प्रचलित नगर शिक्षा नियमावली २०७४ मा उल्लेख भएमा सो बमोजिम र उल्लेख नभएको अवस्थामा यसै कार्यविधि बमोजिम कार्यान्वयन हुनेछ ।

**(१५) कार्यविधि संशोधन तथा परिमार्जन सम्बन्धमा:**

दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर शिक्षा समितिले यस कार्यविधि आवश्यक परेमा परिमार्जन तथा संशोधन गर्नेछ ।

**(१६) खारेजी तथा वचाउ:**

यस कार्यविधि नेपाल सरकार र दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर शिक्षा ऐन तथा नियमावली २०७४ सँग बाझिन गएमा बाझिएको हद सम्म खारेज हुनेछ ।